



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ३६) काठमाडौं, साउन १ गते २०४६ साल (प्रतिारकताङ्क १६ (ख))

भाग ३

श्री ५ को सरकार

अर्थ मन्त्रालयको सूचना

श्री ५ को सरकारले आर्थिक ऐन, २०४६ को दफा ६ को उपदफा ६.३ को प्रतिवन्धात्मक वाक्यांशले दिएको अधिकार प्रयोग गरी विदेशबाट पैठारी हुने देहायका वस्तुहरूको पैठारीमा अप्रिम आयकर असूल नगर्ने व्यवस्था गरेकोले यो सूचना प्रकाशित गरिएको छ ।

१. क. उद्योगहरूले उद्योगको निमित्त पैठारी गर्ने मिल, मेशिनरी, यन्त्र उपकरण, कच्चा तथा सहायक कच्चा पदार्थ र रसायनिक पदार्थ, पैकिङ्ग मेटेरियल तथा बोतल ।

ख. व्यापारिक प्रयोजनको लागि पैठारी भएको माल वस्तु भए पनि नेपालमा स्थापित उद्योगहरूका लागि आवश्यक हुने औद्योगिक कच्चा पदार्थ ल्याई वितरण गर्ने व्यापारिक कम्पनी, जस्तै नेपाल मेटल कम्पनी, ऊल ट्रेडिङ्ग कम्पनी, घरेलु इम्पोरियम, प्लाष्टिक ट्रेडिङ्ग कम्पनी आदि जस्ता कम्पनीले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थ ।

२. मुनाफाको उद्देश्यले स्थापना भएको देखि बाहेक गैर व्यापारिक सार्वजनिक संघ संस्थानहरूले पैठारी गरिने माल वस्तु ।

३. श्री ५ को सरकार तथा विदेशी संघ संस्थाबीच सम्झौता भई ऋण तथा अनुदान सहयोग अन्तर्गत सञ्चालित आयोजनाको लागि ठेकेदारहरूले पैठारी

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

गर्ने र आयोजनाको काम सकिएपछि फिर्ता लैजाने शर्तमा पैठारी गर्ने आयोजनाको काममा प्रयोग हुने सामान ।

४. नेपालमा स्थापित गार्मेण्ट इण्डस्ट्रीहरूको लागि पैठारी हुने कच्चा पदार्थ ।
५. श्रौषधि, बेबी मिल्क फुड, चिनी, चामल, पिठो, जइफापर, मकै, गहुँ, खाँडसारी, मिश्री, सख्खर जस्ता खाद्य पदार्थ ।
६. दैनिक उपभोग हुने हरियो सागपात, आलु, प्याज लगायत सबै प्रकारका तरकारी ।
७. नून ।
८. किताब, म्यागजिन, पत्रिका ।
९. जीवित जनावर, चरा चुरुङ्गी ।
१०. जीरा, मरीच, सुकमेल, जाईफल, केशरी, ल्वाङ आदि गरम मसलामा प्रयोग हुने वस्तु ।
११. सबै प्रकारका फलफूलहरू (व्यापारिक प्रयोजनका लागि ट्रकमा आउने बाहेक) र फलफूलका बोट बिरुवाहरू ।
१२. सबै प्रकारका माछा, मासु आदि (टीन प्याक वा प्याकेटबन्दी बाहेक)
१३. सुती धागो ।
१४. मलखाद ।
१५. नेपाल टु नेपाल पैठारी हुने माल वस्तु ।
१६. कपास ।
१७. मर्मतको लागि लगेको सामान मर्मत भै पैठारी भएकोमा ।
१८. अस्थायी पैठारी भन्सार महशूल लाग्नेमा ।
१९. पैठारी गरिने माल वस्तुको खरीद बिक्री सम्बन्धी कारोबार गर्ने व्यक्ति, फर्म वा कम्पनी बाहेक अरुले निजी प्रयोगको लागि पैठारी गरेको वा भन्सार महशूल सुविधा प्राप्त व्यक्ति वा संस्थासंग स्थानीय खरीद गरेको सवारी साधन, टी.भी. डेक, फोटोकपी मेशिन आदि एक परिमाणसम्म ।
२०. दलहन (दाल) ।

आज्ञाले,
कृष्णप्रसाद अधिकारी
उपसचिव

(२)

मुद्रण तथा प्रकाशन विभाग, सिंहदरबार, काठमाडौंमा मुद्रित ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।